

गोलन्जोर गाउँपालिका  
गाउँकार्यपालिकाको कार्यालय,  
ग्वालटार, सिन्धुली।

आ.व.२०७४/०७५ को दोस्रो चौमासिक प्रगति समीक्षा गोष्ठीको प्रतिवेदन

मिति:२०७५/०९/०६

- १, कार्यक्रमका श्रीमान् अध्यक्ष तथा यसगाउँपालिका अध्यक्षज्यू,
- २, प्रमुख अतिथिज्यू, अतिथिज्यू
- ३, गाउँपालिकाका उपाध्यक्षज्यू
- ४, विभिन्नकार्यालयका प्रमुख तथा प्रतिनिधिज्यूहरू
- ५, वडाध्यक्षज्यूहरू, गाउँकार्यपालिकाका सदस्य तथा वडासदस्यज्यूहरू
- ६, ने.क.पा. (ए.मा.ले.) का पार्टी प्रमुख वा प्रतिनिधिज्यू
- ७, नेपाली कांग्रेसका पार्टी प्रमुख वा प्रतिनिधिज्यू
- ८, ने.क.पा. माओवादी केन्द्रका प्रमुख वा प्रतिनिधिज्यू
- ९, ज.दो.म. पार्टी प्रमुख वा प्रतिनिधिज्यू
- १०, पत्रकारमित्रहरू
- ११, नेपाल शिक्षक संगठनका प्रमुख वा प्रतिनिधिज्यू
- १२, नेपाल शिक्षक संघका प्रमुख वा प्रतिनिधिज्यू
- १३, एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रमुख वा प्रतिनिधिज्यू

१४, उच्च माध्यमिक शिक्षक एसोसियसन

१५, कौशिका मा.वि.काप्र.अ.ज्यू

१६, टोल विकास समिति ग्वालटारका प्रमुख वा प्रतिनिधिज्यू

१७, ग्वालटारस्थित सहकारी संस्था, मेलमिलापकेन्द्र

१८, आदरणीय जनसमुदायहरू

आज यस गरिमामय सभामा यस गोलन्जोर गाउँपालिकाको मिति २०७४ साल मंसिरदेखि फागुन मसान्तसम्मको कार्य प्रगतिका बारे विवरण प्रस्तुत गर्ने अवसर पाउँदा मलाई अत्यन्त गर्व महसुस भएको छ । मेरो यो प्रस्तुतीका बारेमा तपाइहरूको जिज्ञासा र सुझावको अपेक्षा गर्दछु । म गोलन्जोर गाउँपालिकाको आ.व.२०७४/०७५ को दोस्रो चौमासिक प्रगति प्रस्तुत गर्न चाहन्छु ।

अनुमानित व्यय र स्रोत व्यवस्थापन		आ.व.	
गोलन्जोर ०७४।७५	गाउँपालिकाको		
वित्तीय समानीकरण तर्फको आय	(निसर्त अनुदान)	१६,४४,५५००० ।	
आन्तरिक आय		१६,८७,०००।	
निसर्त र आन्तरिक आयजम्मा		१६,६१,४२,००० ।	

सशर्त अनुदानआय	१०,३७,८६०००।	
जम्मा आय	२६,९९,२८,०००।	
व्यय तर्फ छुट्ट्याइएको		
निसर्ततर्फ		
कार्यालय संचालन र म्याचिड फन्ड ५५लाख सहित चालु र पूँजीगत	५,२०,६२०००।	चालु ३,९५,२३,५०० र पूँजीगत १,२५,३८,५००।
आयोजना र कार्यक्रमतर्फ	११,३८,३१,०००।	
कार्यालय संचालन तथा आयोजना र कार्यक्रमतर्फ जम्मा	१६,५८९३०००।	
ससर्त तर्फको व्यय	१०,३७,८६,०००।	

दोस्रो चौमासिक खर्च तर्फ(आ.व.२०७४/०७५को)

कार्यालय संचालन तर्फ

१. निसर्त चालु

सि.नं.	शीर्षक	विनियोजित रकम	प्रथम चौमासिक खर्च	कैफियत
१।	कर्मचारीहरूको तलब		२५,६६,४०४/९०	
२।	कर्मचारीहरूको भत्ता		१,२३,५००।	
३।	बैठक भत्ता		१७,७७,५००।	गाउँसभा, गाउँका.पा. र वडा

				समितिको बैठक
४।	परामर्श तर्फ		३,५०,२७०।	सब इ.१, एसि.सब. इ.१ र का.स.१ को तलब समेत
५।	कार्यालय संचालन खर्च		१०,९१,५१३।	गा.पा., ७ वटा वडा का. र केही मात्रामा विषयगत कार्यालय तर्फ
६।	संचार महसुल		१,५३,६००।	गा.पा. र वडा का.
७।	इन्धन		२,८०,३२७।	
८।	मर्मत सम्भार		८,८८५।	
९।	पानी बिजुली		१३,५२४।	
१०।	घर भाडा		२,२१,२२५।	
११।	अन्य भाडा		११,५२,०००।	
१२।	विविध खर्च		४,६९,८०६।	गा.पा. र वडा का.
१३।	दै.भ्र.भ.		५,१७,२००।	
१४।	विपद् व्यवस्थापन		६०,०००।	
१५।	कार्यक्रम खर्च		२,३०,२२३।	
		जम्मा	९०,१५,९७७।९०	

### निसर्त पूँजीगत

सि.नं.	खर्च शीर्षक	खर्च भएको रकम	कैफियत
१।	सवारी साधन	२८,७४,८००।	
२।	मेसिन औजार	८३,९९५।	
३।	फर्निचर	२,४६,९०५।	
४।	कुल जम्मा	३२,०५,७००।	

### २. ससर्त अनुदान

सि.नं.	शीर्षक	विनियोजित रकम	प्रथम चौमासिक खर्च	कैफियत
१।	शिक्षा		२,८९,२३,९३२।८०	४,२५,०००।

२।	स्वास्थ्य		५८,३४,२९९/३०	
३।	कृषि तथा पशु		७,७५,९५०	
४।		जम्मा	३,५५,३४,९८२/९०	

### थप बजेट

१, सडक बोर्ड नेपालले ग्रामीण कृषि सडक मर्मत शीर्षकमा रू. २ लाख विनियोजन गरेको छ । योजना छनोट गरी इष्टिमेट र कार्यक्रम सहित सडक बोर्ड नेपालमा पठाएपछि रकम खर्च गर्न पाइने सर्त रहेको छ ।

२, साना सिंचाइ कार्यक्रमका लागि रू ८७ लाख २० हजार बजेट रहेको छ । नेपाल सरकार स्वीस सरकारको सहयोगमा संचालित उक्त कार्यक्रम संचालन गर्न संस्थाको सहयोगमा संचालन गरिने छ । साना सिंचाइको छनोट भएका योजनाहरूको काम सुरु गर्नुपर्नेछ ।

### सामाजिक सुरक्षा भत्ता वितरण

यस गाउँपालिका भित्र सामाजिक सुरक्षा भत्ता लिने सबै व्यक्तिहरूको विवरण पंजीकरण विभागको फर्म्याटमा मिति २०७४ भाद्र महिनामा नै अनलाइन इन्ट्री गरी यथार्थ विवरण तयार गरी प्रथम चौमासिक निकासा दर्शाएँ अगावै गरेका थियौँ । दोस्रो चौमासिक निकासाका लागि अपडेट विवरण अनलाइन इन्ट्री गर्ने काम सम्पन्न गरी भत्ता वितरणको काम सम्पन्न भइ सकेको छ । तेस्रो चौमासिक निकासाका लागि अपडेट विवरण पुनः अनलाइन इन्ट्री गर्ने काम समयमा नै सम्पन्न गरी समयमा नै यस पटक पनि उक्त भत्ता निकासा गरिने छ ।

६, आन्तरिक आय प्रथम चौमासिकमा रू. ७६,६९६/ संकलन भएको थियो भने यस दोस्रो चौमासिकमा रू ५,६४,४५४// संकलन भएको छ ।

सि.नं.	दस्तुर उठेको शीर्षक	रकम रू.	कैफियत
१।	नक्सा पास	२,६३,७५४/	
२।	मालपोत	७९,०००/	
३।	हाटकर	२०,०००/	
४।	उद्योग दर्ता	९९,०००/	
५।	ढुङ्गा, बालुवा बोक्ने ट्र्याक्टर,	५०,०००/	

	ट्रक दर्ता		
६।	सिफारिस दस्तुर	७५,२९६	
७।	अन्य दस्तुर	३०,०००/	
८।	जम्मा	६,४९,९५०/	

यस आ.व. मा १६ लाख ८७ हजार आन्तरिक आय संकलन गर्ने अनुमान गरिएको र सोही अनुसार रकम विनियोजन गरिएको थियो तर गाउँपालिकाले अनुमान गरेको भन्दा न्युन रकम संकलन भएको छ । यही अनुरूप संकलन भए हामीले विनियोजन गरेको कार्यक्रमहरू मध्ये कतिपय कार्यक्रम रकम अभावका कारण कार्यान्वयन हुन समस्या देखिन्छ । यस गाउँपालिकाको आर्थिक ऐन, २०७४ मा कर दस्तुर उठाउने व्यवस्था गरिएको छ । करको दर र दायरा धेरै भए पनि वडामा कर्मचारीको अभाव लगायतका कारण कर संकलन सन्तोष जनक नभएको हो । भवन निर्माणको अनुमति, विभिन्न किसिमका दस्तुर लगायत शीर्षकमा रकम संकलन भइ रहेको छ । ढुङ्गा, गिट्टी, बालुवा निकासी वापतको दस्तुर उठाउन प्रदेश कानूनले निर्धारण गरे बमोजिम गाउँ पालिकाले संकलन गर्ने भन्ने व्यवस्था भएकोले हालमा अल्पकालीन रूपमा उक्त काम वापत दस्तुर उठाउन जिल्ला समन्वय समितिको निर्णयले यस गाउँपालिका क्षेत्र भित्रका ६ वटा खोला र सुनकोशी किनारका क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्न IEE (प्रारम्भिक वातावरणी परीक्षण) को काम सम्पन्न भई रु. २० लाखको सिलबन्दी दरभाउपत्र माग गरिएकोमा चैत्र मसान्त सम्मको म्याद भित्र निवेदन पर्न आएन । करीब २ महिनाका लागि मात्र ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्न पाइने भएकोले निवेदन पर्न नगएको देखिन्छ । आशा गरौं आगामी वर्षको सुरूदेखि नै ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन तथा बिक्री वितरणको ठेक्काको प्रक्रिया अघि बढाइनेछ र ठेक्का लागी आन्तरिक आम्दानी बृद्धि हुने अपेक्षा गर्न सकिन्छ । आगामी दिनमा पर्यटन प्रवर्द्धनसँग सम्बन्धित यस गाउँपालिकाका र्यापिड, भ्यु टावर, साइकल जोन लगायत गौरवका योजनाहरू सम्पन्न भई कार्यान्वयनमा जान सके र करका दर र दायरा फराकिलो बनाउन प्रयास गरे तथा गाउँपालिका र वडा कार्यालयबाट कर संकलनमा सक्रियता देखाउन सकिए कर संकलनमा सुधार आउने देखिन्छ । यस गाउँपालिका क्षेत्रमा संचालित ट्रक, ट्याक्टर लगायत सवारी साधनले मासिक रूपमा बुझाउनुपर्ने दस्तुर प्रभावकारी रूपमा कार्यान्वयन गर्न सूचना प्रकाशित गरि सकेका छौं । आगामी आ.व.मा एक्सभेटर, जे.सी.वि., लोडर लगायत निर्माण सँग सम्बन्धित उपकरणहरूको सूचीकृत गरी करको दायरा भित्र समेट्ने सोच रहेको छ ।

समग्रमा पर्यटन प्रवर्द्धन, प्राकृतिक स्रोतबाट उठ्ने दस्तुर, हाटबजार कर, घर नक्सा दस्तुर, सिफारिस दस्तुर लगायतका क्षेत्रमा आन्तरिक आय संकलन हुने अवस्था छ । पर्यटन प्रवर्द्धनको र्यापिटड, साइकल जोन र भ्यु टावरको काम अर्को आर्थिक वर्ष भित्रको मध्यतिर सम्पन्न हुने देखिन्छ ।

### कार्यक्रम तथा आयोजना तर्फ (पूँजीगत सुधार)

सार्वजनिक निर्माण पूँजीगत सुधार तर्फ कुल खर्च	२,५८,९१,७३५/
---	--------------

आ. व. ०७४/७५ को दोस्रो चौमासिक अवधिमा कामसम्पन्न भइ भुक्तानी दिएका सार्वजनिक निर्माण पूँजीगत सुधार तर्फका योजनाहरूको विवरण:

सि.नं.	शीर्षक	विनियोजित रकम	कैफियत
१।	३ नं. वडाको ग्वालटार वितीजोर तीनकन्या सडक निर्माणको भुक्तानी	१८,००,०००/	कर सहित
२।	४ नं. वडाको सरस्वती चिलाउने भन्ज्याङ डाँडा सडक निर्माणको भुक्तानी	१०,००,०००/	
३।	४ नं. वडाको वत्सला मा.वि. दिङ दिङ किराँतेको खेलमैदान निर्माणको भुक्तानी	१,००,०००/	
४।	३ नं. वडाको फेदीचोर सडक निर्माणको भुक्तानी	८०,०००/	
५।	४ नं. वडाको सिम्ले तल्लो रानीखोला किराँते सडक निर्माणको भुक्तानी	१२,९७,८१३/	
६।	६ नं. वडाको गणेश मन्दिरबाट आप्रे हुँदै डाँडा गाउँ सडक निर्माणको भुक्तानी	६,३६,७७४/	
७।	३ नं. वडाको सात्रे नागपोखरी वन्दीजोर खोला पुलचोक सडक निर्माण सम्पन्न भएको भुक्तानी	१५,६०,५३५/	

८।	३ नं. वडाको लप्से खानेपानी योजना सम्पन्नको भुक्तानी	३,४३,०००/	
९।	७ नं. वडाको अर्चले खानेपानी योजना सम्पन्नको भुक्तानी	१०,६०४/	
१०।	३ नं. वडाको ग्वालटार तल्लो कुलो मर्मत सम्पन्न भएको भुक्तानी	३०,०००/	
११।	३ नं. वडा कार्यालय जाने बाटो मर्मत सम्पन्नको भुक्तानी	३१,६४३/३५	
१२।	वडा नं. ३ को च्याडलुङ सडक मर्मत सम्पन्नको भुक्तानी	६७,७८४/	
१३।	वडा नं. ३ र ४ को किराँते, सान्ने नागपोखरी सडक मर्मत सम्पन्नको भुक्तानी	२,४०,७३४/	
१४।	२ नं. वडाको सल्ले हुँदै पात्ले सडक ट्रयाक सम्पन्नको भुक्तानी	५,००,०००/	
१५।	वडा नं. ४ को कच्ची सडक मर्मत	३,२०,८९१/	
१६।	वडा नं. ४ को डुँडेध्वारा किराँते सडक निर्माण सम्पन्नको भुक्तानी	२,५०,०००/	
१७।	३ नं. वडाको ओम शान्ति भवन सम्पन्नको भुक्तानी	१,००,०००/	
१८।	७ नं. वडाको विपी हाइवेबाट डाँडाकटेरी सडक निर्माण सम्पन्नको भुक्तानी	७,००,०००/	
१९।	६ नं. वडाको लिकुवा छिरा घोक्सिला सडक सम्पन्नको भुक्तानी	८,००,०००/	
२०।	६ नं. वडाको सुँगुरे डाडाँगाउँ टटले सडक निर्माण सम्पन्नको भुक्तानी	५,००,०००/	
२१।	४ नं. वडाको किराँते तमोर खोक्सिना तिनमुरे सडक निर्माण सम्पन्नको भुक्तानी	११,००,०००/	
२२।	४ नं. वडाको चिलाउने टंटगे सडक	७,००,०००/	



	ट्रयाक सम्पन्न भुक्तानी		
२३।	४ नं. वडाको प्रा.वि. मुलडाँडा धापचोकी सडक निर्माण सम्पन्न को भुक्तानी	१०,००,०००/	
२४।	४ नं. वडाको रानीखोला पोखरी सिउरानी लामाटोल सडक निर्माण सम्पन्नको भुक्तानी	५,००,०००/	
२५।	२ नं. वडाको सुलीभन्ज्याड तीनमाने हर्कपुरे थाक्ले धापचोकी सडक निर्माण सम्पन्नको भुक्तानी	१०,००,०००/	
२६।	२ नं. वडाको थाक्ले भैसीगोठ सडक निर्माण सम्पन्नको भुक्तानी	१०,००,०००/	
२७।	२ नं. वडाको सिरुवानी कसेनी सल्ले सडक ट्रयाक निर्माण सम्पन्नको भुक्तानी	१०,००,०००/	
२८।	१ नं. वडाको कालीआप जुकेपानी सडक निर्माण सम्पन्नको भुक्तानी	१०,००,०००/	
२९।	१ नं. वडाको डुडभन्ज्याड सिमलटार सडक निर्माण सम्पन्नको भुक्तानी	१०,००,०००/	
३०।	१ नं. वडाको अडसोला कटुन्जे सडक निर्माण सम्पन्नको भुक्तानी	७,००,०००/	
३१।	१ नं. वडाको ज्यामिरे धनसार सडक निर्माण सम्पन्नको भुक्तानी	७,००,०००/	
३२।	१ नं. वडाको घ्याम्पाटार हुँदै वडा कार्यालय जाने सडक निर्माण सम्पन्नको भुक्तानी	५,००,०००/	
३३।	१ नं. वडाको डुँडभन्ज्याड हुँदै वडा कार्यालय जाने सडक निर्माण सम्पन्नको भुक्तानी	१,००,०००/	
३४।	२ नं. वडा कार्यालय नजिक फिल्ड निर्माण सम्पन्नको भुक्तानी	२,९५,०००/	

३५।	३ नं. वडाको ओखले च्याङ्लुङ खानेपानी हिलटेक ४ वटा खरिद सम्पन्नको भुक्तानी	६०,०००/	
३६।	३ नं. वडाको लामासोती पात्लेटार खानेपानी पोलिथिन पाइप खरिद सम्पन्नको भुक्तानी	९०,०००/	
३७।	७ नं. वडाको मध्यपहाडीदेखि जनज्योति प्रा.वि. सडक मर्मत सम्पन्नको भुक्तानी	५०,०००/	
३८।	कुल खर्च	२,५८,९९,७३५/	

कार्यालय संचालन तर्फ पुँजीगतआ.व.२०७४/०७५को)

सि.नं.	शीर्षक	विनियोजित रकम	प्रथम चौमासिक खर्च	कैफियत
१।	मेसिन औजार		९,७८,८६२/	कम्प्युटर, ल्यापटप, सर्वे मेसिन
२।	फर्निचर		३,५९,२०४/	
		जम्मा	१३,३८,०६६/	

सम्पन्न हुन बाँकी योजना तथा कार्यक्रमहरूको विवरण

गौरबका योजनाहरू

१, साइकल जोनको काम उपभोक्ता समिति मार्फत् कार्यान्वयनमा आइसकेको छ । र्यापिटड र भ्यु टावरको काम पूर्व सम्भाव्यता अध्ययन, सर्वे, म्यापिङ र लागत इष्टिमेटको काम लगभग सम्पन्न भइ सकेको छ, अव कार्यान्वयनको चरणमा पुगेको छ । वडा नं. ३ मा एउटा, वडा नं. ६ मा २ वटा र वडा नं. ३ मा एउटा लिफ्ट सिंचाइ योजना उपभोक्ता समिति मार्फत् निर्माणको काम सुरु भइ सकेको छ ।

२, प्राथमिक तहमा अंग्रेजी माध्यमको कक्षा संचालन गर्न रु.४० लाख विनियोजन भएकोमा प्रस्ताव माग गरी गाउँकार्यपालिकाबाट १२ वटा विद्यालय छनौट भएका मध्ये प्रत्येक विद्यालयसँग सम्झौता गरी कुन काममा कति रकम खर्च गर्ने हो सोको शीर्षक सहित सम्बन्धित वि.व्य.स.को निर्णय समेतका आधारमा ५० देखि ७० प्रतिशत रकम पेशकी स्वरूप भुक्तानी दिइ सकिएको र ती मध्ये २ वटा विद्यालयले काम सम्पन्न गरी पेशकी फछ्योट गरिसकेका छन् । अन्य विद्यालयहरूले पनि काम सम्पन्न गरी पेशकी फछ्योटको लागि निवेदन पास भइ सकेको छ अनुगमनको काम सम्पन्न गरी पेशकी फछ्योट गरिने छ ।

३, मा.वि. नयाँ खर्क, गोलन्जोर गाउँपालिका वडा नं. ५ मा कृषि जे.टि.ए. अध्यापनका लागि रु.२० लाख रकम विनियोजन गरिएकोमा उक्त मा.वि.सँग कार्यक्रम संचालन गर्न सम्झौता भइ सकेको छ । उक्त विद्यालयको व्यवस्थापन समितिको निर्णय बमोजिमको शीर्षक मध्ये सामान खरिद तर्फको रु.१० लाख मध्ये पेशकी स्वरूप रु. ७ लाख रकम भुक्तानी लिइ काम सम्पन्न गरी पेशकी फछ्योट भइ सकेको छ ।

४, सामुहिक रूपमा ५० प्रतिशत समूहको लागतमा गाइ, बाखा फारम, डेरी उद्योग, पशुविमाका लागि २०७४/०७/१५ गतेभित्र १ महिना म्याद दिइ प्रस्ताव माग गरिएको थियो । उक्त म्याद भित्र २० भन्दा बढी समूहको प्रस्ताव दर्ता भएको छ । यस कामका लागि गाउँ कार्यपालिकाको बैठकले एउटा समिति बनाइ उक्त समितिलाइ स्थलगत अनुगमन गरी समूह छनौट, रकम विनियोजन लगायतको काम सम्पन्न गर्ने जिम्मेवारी दिएकोमा कार्यालयले ९ वटा समूहको प्रस्ताव छनौट गरी Specific काम हुने गरी कार्यक्रम बनाइ पेशकी दिइ काम भइ रहेको छ । निर्माणको काममा यस गाउँपालिकाका सिभिल तर्फका प्राविधिकको सर्वे, इष्टिमेट लगायतको प्रक्रियाबाट काम अघि बढाइएको छ भने पशु खरिदका लागि पशु विकासका प्राविधिकहरू संलग्न गरी काम गरिनेछ । यस कार्यक्रमबाट समूहलाइ सक्रिय बनाउने छ भन्ने अपेक्षा गरिएको छ ।

५, सरसफाइ कार्यक्रम: वडा नं. १, ३, ५, ६ र ७ नं. वडाका लागि विनियोजित बजेट अनुसारको काम सुरु भइ सकेको छ ।

६, कृषि, पशु विकास र महिला विकासको कार्यक्रम अघि बढाउन यस गाउँपालिकाको गाउँसभाको मिति २०७४/१९ र २० गतेको बैठकको निर्णयले ती क्षेत्रमा क्रमशः रु. ८ लाख, ६ लाख

पचास हजार र ४ लाख रूपैया विनियोजन गरी सम्बन्धित शाखाका कर्मचारीहरूलाई पेशकी दिइ ती क्षेत्रका कार्यक्रमहरू कार्यान्वयनको काम सुरु गरि सकिएको छ ।

### ७. सम्पन्न हुन बाँकी योजना तथा कार्यक्रमहरू

वडा नं.	सडक योजना	सिंचाइ योजना	खेलमैदान	खानेपानी	मन्दिर	घेरावार	शालिक निर्माण	लघु उद्यम	सत्सङ/सामुदायिक भवन	नदी नियन्त्रण
१	२	४	०	१	०	१	०	०	०	०
२	२	०	२	१	०	०	०	०	०	१
३	१	१	०	१	१	०	१	०	०	०
४	३	०	१	१	०	०	०	०	०	०
५	७	१	१	१	१	०	०	०	०	०
६	५	१	२	१	०	०	०	०	१	०
७	२	१	१	३	०	०	०	१	१	०
८	२२	८	७	९	२	१	१	१	२	१
९	जम्मा बाँकी योजना				५२					

- यस आ.व.मा उपभोक्ता समिति मार्फत् संचालन भएका योजनाहरू २०७५ असार मसान्त भित्र सम्पन्न गरी सक्नु पर्नेछ । यसका लागि सबै महानुभावहरूलाई सहयोग गर्न अनुरोध गर्दछु ।

### भूकम्प पुनर्निर्माण सम्बन्धमा

- वडा स्तरमा भूकम्प पुनर्निर्माणका लागि प्राविधिक जनशक्ति खटिएका छन् । पटक पटकको समय सीमाका कारणले २०७४ पुष महिनादेखि सुरुदेखि पुनर्निर्माणको काममा अलिक तीव्रता आएको छ । हामीले पनि यही समयदेखि पुनर्निर्माणको काम र त्यहाँ खटिएका जनशक्तिको काम प्रति चासो लिन थालेका छौं । यस काममा हामीले खटिएका कर्मचारीले जनताप्रति असहयोग गरी दुःख दिए नदिएको र कार्यक्षेत्रमा खटिए नखटिएको बारे चासोका साथ निगरानी गरेका छौं । यस बारेको जनताको गुनासोलाई तुरुन्त संबोधन गर्ने प्रयास गरेका छौं । गुनासो खुला रूपमा राख्न अनुरोध गरेका छौं र सो काममा सहयोग गर्न सबैमा

अनुरोध गर्दछौं । र आगामी २०७५ असार सम्म भुकम्प पुनर्निर्माणको काम सम्पन्न गर्ने नेपाल सरकारको समय सीमा भित्र अधिकांश घर निर्माण हुनेमा आशावादी छौं ।

## जनशक्ति

यस गाउँपालिकाको जनसंख्या: १९३२९ (२५ हजार भन्दा कम भएको)

क्र.सं.	पद नाम	श्रेणी/तह	प्राविधिक/अप्राविधिक	दरवन्दी	पूर्ति	रिक्त	कैफियत
१।	प्रमुख प्रशासकीय अधिकृत	रा.प.तृतीय	अप्राविधिक	१	१	०	
२।	शाखा अधिकृत	रा.प.तृतीय(शिक्षा) वा अधिकृत छैटौं/सातौं/आठौं	प्राविधिक	१	०	१	
३।	इन्जिनियर	रा.प.तृतीय(सिभिल, जनरल, वि.आ., स्यानिटारी, सिंचाइ, हाइवे) वा अधिकृत सातौं/आठौं)	प्राविधिक	१	०	१	करारमा कार्यरत
४।	नायव सुब्बा	रा.प.अनं. प्रथम (प्रशासन)	अप्राविधिक	६	२	४	
५।	नायव सुब्बा	रा.प.अनं. प्रथम (न्याय/प्रशासन)	अप्राविधिक	१	०	१	
६।	प्रा.स./नायव सुब्बा	रा.प.अनं. प्रथम (शिक्षा/प्रशासन)	प्राविधिक	१	०	१	
७।	म.वि.नि./स.म.वि.नि. वा खरिदार	रा.प.अनं. प्रथम वा खरिदार	अप्राविधिक	१	१	०	
८।	लेखापाल	रा.प.अनं. प्रथम	अप्राविधिक	१	१	०	
९।	आन्तरिक लेखा परीक्षक	रा.प.अनं. प्रथम	अप्राविधिक	१	०	१	
१०	सब इन्जिनियर (सिभिल, जनरल)	रा.प.अनं. प्रथम	प्राविधिक	१	०	१	करारमा कार्यरत
११	सब इन्जिनियर (सिभिल, आर्किटेक्ट)	रा.प.अनं. प्रथम	प्राविधिक	१	०	१	करारमा कार्यरत
१२	सह लेखापाल	रा.प.अनं. द्वितीय	अप्राविधिक	१	०	१	
१३।	विकास तर्फका	रा.प.अनं. द्वि. अस्थायी	खा.पा.स.टे.	१ जना			कार्यरत
१४	-	रा.प.अनं. द्वि. करार	कम्प्युटर सहायक	१ जना			कार्यरत

१५	-	श्रेणीविहीन नगर प्रहरी, करार परामर्श	अप्राविधिक	३ जना कार्यरत			
१६	-	श्रेणीविहीन का.स. करार परामर्श	अप्राविधिक	१ जना कार्यरत			

### वडा कार्यालय ७ वटा तर्फ

क्र.सं.	पद नाम	श्रेणी/तह	प्राविधिक/अप्राविधिक	दरबन्दी	पूर्ति	रिक्त	कैफियत
१।	नायव सुब्बा/खरिदार	रा.प.अनं. प्रथम वा द्वितीय	अप्राविधिक	७	१	६	
२।	सव इन्जिनियर/असस्टेन्ट सव इन्जिनियर	रा.प.अनं. प्रथम वा द्वितीय	प्राविधिक	७	३	४	विकास तर्फका असिस्टेन्ट सव इ. स्थायी कर्मचारी ३ कार्यरत
३।	वडा नं. १ र ५ मा विकास तर्फका प्रशासन तर्फका २ जना खरिदार सरह स्थायी कर्मचारी कार्यरत रहेका						
४।	वडा नं. १, २, ६ र ७ नं. वडामा ४ जना कार्यालय सहयोगी श्रेणीविहीन स्थायी कर्मचारी कार्यरत रहेका ।						
५।	वडा नं. १, २ र ३ नं. वडामा ना.सु. सरह १ जना र खरिदार सरह २ जना करारमा कार्यरत रहेका ।						
६।	वडा नं. ३ र ५ मा गरी २ जना का.स. करारमा कार्यरत						

- 
- नेपाल सरकार (मन्त्रीपरिषद) को मिति २०७४/१२/१४ को निर्णयले स्थानीय तहको अन्तरिम संगठन संरचना तथा दरबन्दी स्वीकृत भइ सकेको छ । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड, २०७४ स्वीकृत गरी मिति २०७५/०१/०३ गते स्थानीय तहमा कामकाज गर्न १५ दिनको म्याद दिइ निवेदन दिने सूचना जारी गरेको छ । यस सूचना बमोजिम निवेदन नदिने कर्मचारीहरूलाई मन्त्रालयले नै खटाइ स्थानीय तहमा कर्मचारी पदपूर्ति गर्ने भन्ने व्यवस्था भएकोले अब कर्मचारी पूर्ति हुने मा आशावादी हुन सकिन्छ ।
- करारमा कर्मचारी खासगरी प्राविधिक पदमा नियुक्ति गर्दा तथा शिक्षक पदपूर्ति गर्दा समेत योग्यताप्रणालीलाई पूर्ण रूपमा पालना गरिएको छ ।

### भौतिक साधन स्रोत

- ३ नं. वडाको ग्वालटारमा लिएको भाडाको मुख्य कार्यालय भवन ५ कोठाको छ । यही ३ नं. वडा ग्वालटारमा रहेको १६ कोठे भवनमा गाउँपालिकाको बैठक कक्षको व्यवस्था गरिएको छ । उक्त १६ कोठे भवन एकान्त स्थलमा भएकोले सुरक्षा र पायकका दृष्टिले कार्यालयको भवनको रूपमा संचालन गर्न सकिएको छैन । हाल भाडामा लिएको भवन अत्यन्त साँघुरो छ । सेवा प्रवाह गर्न कठिनाइ भएको छ । यसको विकल्पको खोजी भइरहेको छ ।
- कार्यालयमा फर्निचर लगायत भौतिक साधन पर्याप्त रहेको छ ।
- गाउँपालिकाको लागि यस गा.पा. को वडा नं. ३ मा निशुल्क जग्गा प्राप्तिका लागि गाउँ कार्यपालिकाको बैठकले जग्गा व्यवस्थापन समिति गठन गरेको छ र उक्त समितिले सो का लागि सूचना प्रकाशित गरेको थियो र निवेदन परेकोमा सोको बारे अध्ययन गरी यस वडा नं. ३ का ख्यामबहादुर कार्की, कल्याण कार्की लगायतका महानुभावहरूले गाउँपालिकालाई निशुल्क रूपमा ०-२-५-० जग्गा रजिष्ट्रेसन गरी प्रदान गर्नु भएको छ र सोही स्थानमा प्लट मिल्ने गरी बाँकी जग्गा धनीहरूले ०-१-८-० जग्गा निशुल्क प्रदान गर्न निवेदन दिइ सक्नु भएको छ ।

### समस्या

- नयाँ संगठन संरचना, कार्य प्रक्रिया, स्पष्ट र पूर्ण कानुनी व्यवस्थाको अभावले कार्य सम्पादनमा समस्या छ । स्थानीय सरकार संचालन ऐन, २०७४, यही २०७४/०६/२९ गते जारी भयो । यस कानूनले केही स्पष्ट पारे पनि यसको नियमावली बनेको स्थिति छैन ।
- वडा सचिव रिक्त छ वडाको योजना संचालन, घटना दर्ता, सिफारिस लगायतका काममा धेरै समस्या छ । उपभोक्ता समितिका पदाधिकारी लगायत जनताले स्पष्ट सूचना र कार्य प्रक्रियाको बारे जानकारी लगायत सहयोग पाउन कठिनाइ भएको छ ।
- संक्रमणकाल छ । २०७४ चैत्र मसान्त देखि जिल्ला स्थित विषयगत कार्यालयहरू खारेज भएको भनिए पनि सेस्ता तथा सम्पत्ति हस्तान्तरण गर्ने काम बाँकी नै रहेको हुँदा काममा स्पष्टता र पूर्णता हुन बाँकी छ ।

- रू १ करोड सम्मको योजना उपभोक्ता समिति मार्फत् गर्ने कानुनी व्यवस्था लाइ कार्यान्वयन गर्दा सबै योजना मध्ये कतिपय योजनाहरू संचालन गर्दा उपभोक्ता समितिको पूर्ण क्षमताको कमी लगायतले समस्या सिर्जना गरेको छ । उपभोक्ता समितिले गर्ने काम मध्ये भवन, पुल लगायत निर्माण क्षेत्रमा १० प्रतिशत र अन्यमा २० प्रतिशत जनश्रमदान गर्नु पर्ने प्रावधानले पनि योजना कार्यान्वयनमा कठिनाइ छ ।

### अवसर

- काम गरेर देखाउन सकिने अवसर प्राप्त भएको छ । धेरै हदसम्म योजना छनोटदेखि तर्जुमा, विस्तृत सर्भे गर्ने योजना संचालन गर्दा प्राविधिकको प्रत्यक्ष संलग्नता, प्राविधिकको वस्तुगत प्रतिवेदनका आधारमा कार्य सम्पन्न प्रतिवेदन तयारी र प्राविधिक सहितको अनुगमन टोलीको वस्तुपरक स्थलगत प्रतिवेदनका आधारमा योजनाको काम सम्पन्न गरी भुक्तानी दिने गरिएको छ । यस पटकको सुरु योजना छनौटमा वस्तीस्तर सम्म पुगेर वृहत् छलफल गरी स्थानीय आवश्यकतामा आधारित योजना छनौट गरी गाउँपालिकामा सिफारिस गर्ने काममा छोटो समय निर्धारण गरिएको थियो तर आगामी वर्षमा यस कामका लागि पर्याप्त समय छुट्ट्याउने प्रयास गरिने छ ।
- कर्मचारीहरू बीच, जनप्रतिनिधिहरू बीच, कर्मचारी र जनप्रतिनिधिहरू बीचको टिम वर्क राम्रो छ । प्राय अधिकांश निर्णय र काम सहमतीमा नै गर्ने अवसर प्राप्त भएको छ । औपचारिक र अनौपचारिकरूपमा गाउँपालिकाको विकास निर्माण, सेवा प्रवाह लगायत काममा कसरी राम्रो गर्न सकिन्छ भनेर छलफल र कार्य सम्पादनमा जोड्ने प्रयास गरेका छौं । गाउँपालिकाबाट छुट्याइएको बजेटको सही सदुपयोग गर्ने सूचकहरू बनाइ लागू गर्ने प्रयास गरेका छौं । अनुगमन मूल्यांकन वस्तुपरक बनाएका छौं । योजना कार्यक्रमको भुक्तानी अघि वस्तुपरक अनुगमन प्रतिवेदनलाई राख्ने गरेका छौं । जनगुनासोको जतिसक्दो चाँडो सम्बोधन गर्ने प्रयास गरेका छौं ।
- जनताको काम साधनस्रोतले भ्याए सम्म छिटो र सहज रूपमा सम्पन्न गर्ने प्रयास गरेका छौं ।
- 

### आगामी दिनका लागि सुझाव



- योजना छनौटमा हरेक वस्तीस्तरमा पुगेर व्यापक जनसहभागिता जुटाइ योजना छनौट गरी गाउँपालिकामा सिफारिस गर्ने काममा जनप्रतिनिधि तथा कर्मचारीहरूलाई पर्याप्त समय दिइ खटाउनु पर्छ ।
- योजना छनौट गर्दा भौतिक पूर्वाधार तर्फ सडक निर्माण योजना अन्तर्गत केही प्रतिशत पक्की सडक, केही प्रतिशत ग्राभेल, केही प्रतिशत ट्रयाक र केही प्रतिशत मर्मतमा बजेट विनियोजन गर्न सकिए सबै खालका सडक निर्माणको काम एकै पटक अघि बढाउन सकिन्छ ।
- गाउँपालिकाबाट छनौट भएको योजनाको उपभोक्ता समिति गठनदेखि स्थानीय स्तरका सामान्य विवादको निरूपण तथा योजना संचालन सही गुणस्तरमा सम्पन्न गर्न स्थानीय समुदायको सहयोग आवश्यक छ ।
- गाउँपालिकाका कर्मचारी तथा उपभोक्ता समितिका पदाधिकारीहरूलाई तालिमको व्यवस्था गर्न उपयुक्त हुन्छ ।
- अन्त्यमा गाउँपालिकाले गरेको राम्रो काममा सहयोग गरिदिनु भएकोमा सम्पूर्ण समुदायप्रति हार्दिक आभार प्रकट गर्दछु साथै यस राम्रो काम गर्ने अभियानमा अझ प्रभावकारी रूपमा रचनात्मक सुझाव सहित सहयोगलाई निरन्तरता दिनु हुन अनुरोध गर्दछु । हाम्रो अभियान नै राम्रो कामको लागि नमुना गाउँपालिका बनाउने तर्फ केन्द्रित छ र केन्द्रित रहनेछ ।

टंकनाथ घिमिरे

प्रमुख प्रशासकीय अधिकृत

गोलन्जोर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय,

ग्वालटार, सिन्धुली

